



### नाबालकको हकमा (In case of Minor)

जन्म दर्ता प्रमाणपत्र (Birth Certificate)  नाबालक परिचयपत्र (Minor Identification card)  
प्रमाणपत्र/परिचयपत्र नं. (Certificate Identification No.).....  
जारी गर्ने निकाय (Issuing Authority).....जारी मिति (Issued Date).....  
अभिभावक वा संरक्षकको नाम (Name of the Parents/ Guardian).....  
अभिभावक वा संरक्षक संगको नाता (Relationship with the Parents/Guardian) .....

अभिभावक वा संरक्षकको नागरिकता/राहदानी/मतदाता परिचयपत्र/सवारीचालक अनुमति पत्र (Citizenship Certificate/Passport/Voter's ID Card/Driving License of the Parents/Guardian)  
नम्बर (Number): ..... जारी गर्ने निकाय (Issuing Authority): .....  
जारी मिति (Issued Date): ..... समाप्ति मिति (Expiry date): .....

### नागरिकता नलिएको नेपाली नागरिकको हकमा (In case of any Nepali Citizen not having Nepali Citizenship Certificate)

गाउँपालिका वा महा/उपमहा/नगरपालिकाको सिफारिस (Recommendation letter issued by Rural Municipality/Metropolitan City/Sub Metropolitan City/Municipality)  
सिफारिस/चलानी नं. (Recommendation/Dispatch No.).....जारी निकाय (Issuing Authority).....  
जारी मिति (Issued Date).....

### बिदेशी नागरिकको हकमा (In case of Foreigners)

पासपोर्ट नं. Passport No.	जारी गर्ने देश Issuing Country	जारी मिति Issued Date	समाप्ति मिति Expiry date
------------------------------	-----------------------------------	--------------------------	-----------------------------

### भारतीय नागरिकको हकमा /शरणार्थीको हकमा (In case of Indian Citizens and refugee)

दर्ता नं./परिचयपत्र नं. Reg. No./ID No.	जारी गर्ने देश Issuing Country	जारी मिति Issued Date	समाप्ति मिति Expiry Date
--	-----------------------------------	--------------------------	-----------------------------

### गैह्र आवासीय नेपाली नागरिकको हकमा (In case of Nonresident Nepalese)

Address in Foreign Country:  
City..... State..... Country..... NRN Code.....  
Details of the contact person in Nepal: Name:.....  
Address:..... Phone No./Mobile No..... Email Address.....

### भाडामा बस्ने ग्राहकको हकमा (In case the customer is Tenant)

घर धनीको नाम Name of the Landlord	टेलिफोन नं. Telephone No.	मोबाईल नं. Mobile No.
--------------------------------------	------------------------------	--------------------------

### एकाघर परिवारको विवरण (Details of the Family Member/s)

S.No. स नं.	Relationship नाता	Full name पुरा नाम	Citizenship No. & Issuing Authority (If Applicable) नागरिकता नं. र जारी गर्ने कार्यालय (यदि सम्भव भएमा)
१	श्रीमान/श्रीमती (Spouse)		
२	बुबा (Father)		
३	आमा (Mother)		
४	हजुरआमा/हजुरबुबा (Grand Mother/Father)		
५	छोरी (Daughter)		
६	छोरा (Son)		
७	बुहारी (Daughter in law)		
८	सासु/ससुरा (Mother/Father in law)		

**अन्य विवरण (Other Details)**

वैवाहिक स्थिति  विवाहित  अविवाहित  अन्य .....  
 Marital Status  Married  Single  Other (Specify)

धर्म  हिन्दु  बौद्ध  मुस्लिम  इसाई  अन्य.....  
 Religion  Hindu  Buddhist  Muslim  Christian  Other (please specify)

शैक्षिक योग्यता  साक्षर  एस.इ.इ. / एस.एल.सी  प्लस टु  स्नातक  स्नातकोत्तर  अन्य .....  
 Educational Qualification  Literate  SLC/SEE  Intermediate  Graduate  Masters  Other

**पेशा व्यवसायको प्रकृति (Nature of Occupation/ Business)**

विद्यार्थी  गृहिणी  जागीर सरकारी/सार्वजनिक संस्था  जागीर (निजी संस्था)  
 Student  Housewife  Employee of Govt./Public Enterprises  Employee of private organization

सेवा निवृत्त (सरकारी/सार्वजनिक संस्था)  अन्य.....  
 Retired Employee of Govt. /Public Enterprises  Others

**यदि स्वरोजगार हो भने उपयुक्त कोष्ठमा चिन्ह लगाउनुहोस् । (If you are self employed, please tick in the appropriate field.)**

डाक्टर  ईन्जिनियर  चार्टर्ड एकाउन्टेन्ट  अडिटर  अध्यापक  वकिल  
 Doctor  Engineer  Chartered Accountant  Auditor  Teacher  Lawyer

व्यापार (उल्लेख गर्नुहोस्) .....  कृषि  अन्य(उल्लेख गर्नुहोस्) .....  
 Business (Please mention)  Agriculture  Others (Please Mention)

**आयस्रोत (Details of Income Source/s)**

तलब  व्यापार  बहाल आम्दानी  कमीशन  लगानीको प्रतिफल  
 Salary  Business  Rental Income  Commission  Investment Return

सम्पतिको बेचबिखन  अन्य  
 Sale of Properties.....  Others.....

**सलंगन रहेको पेशा/व्यवसायको विवरण (Details of Occupation /Business)**

स.न. S.No.	संस्थाको नाम Organization's Name	ठेगाना Address	पद Designation	अनुमानित वार्षिक आम्दानी(ने.र.) Expected Annual Income(NPR)

**खाताबाट हुने अनुमानित वार्षिक कारोबारको रकम (Amount of Estimated Annual Turnover)**

रु. एक लाख सम्म  रु. १-रु. १० लाख सम्म  रु. १०-रु.२५ लाख सम्म  रु. २५ लाख -रु. ५० लाख  
 Upto NPR 0.1 mil.  NPR 0.1 mil- NPR 1 mil  NPR 1mil. to NPR 2.5 mil  NPR2.5 mil to NPR 5.0 mil

रु.५० लाख देखि रु.१ करोड  रु. १ करोड भन्दा माथि  
 NPR5.0 mil to NPR 10 mil.  NPR 10 mil. and above

**खाताबाट हुने अनुमानित वार्षिक कारोबारको सङ्ख्या (Estimated Number of Annual Transactions)**

१० वटा सम्म  १०- ५० वटा सम्म  ५०- १०० वटा सम्म  १०० देखि माथि  
 Upto 10 nos.  10-50 nos.  50-100 nos.  100 plus nos.

**तपाईं राष्ट्रिय बाणिज्य बैंक लि. को शाखामा उपलब्ध भएका निम्न बमोजिम कुनै कुनै सुविधा लिन चाहानुहुन्छ चिन्ह लगाउनुहोस् । (Please tick the facilities below you want to avail from branch office of Rastriya Banijya Bank Limited)**

डेबिट कार्ड (Debit Card)  लकर सुविधा (Locker Facility)  
 मोबाईल बैंकिङ (Mobile Banking)  कर्जा सुविधा (Loan Facility)  
 इन्टरनेट बैंकिङ (Internet Banking)  क्रेडिट कार्ड (Credit Card)  
 रेमिट्यान्स (Remittance Facility)

नोट: कृपया चाहिएको सुबिधाको लागि छुट्टै फारम भर्नुहोला । (Please fill up the separate form/s for required facilities.)

## करदाता/बास्तबिक धनी /उच्च पदस्थ व्यक्ति सम्बन्धि विवरण (Information regarding the Tax Payer/Beneficial Owner/PEP)

तपाईं आयकर दाता हो वा होईन ?  हो  होईन

Are you an Income Tax Payer?  Yes  No

तपाईंको स्थायी लेखा नं. लेख्नुहोस्.....  
Please mention your PAN.

यस खाताका वास्तविक धनी र खातावाला फरक फरक व्यक्ति हुन ?  हो  होईन  
Is the beneficial owner different from the actual account holder?  Yes  No

यदि खातावाला र वास्तविक धनी फरक व्यक्ति हुन भने वास्तविक धनिको पुरा नाम .....  
नाता..... नागरिकता प्र.प. नं. .... जारी गर्ने कार्यालय.....

If the beneficial owner is different from the actual account holder, please mention the Full Name .....  
Relationship ..... Citizenship Certificate No..... Issuing Authority.....  
of beneficial owner.

**नोट : कृपया वास्तविक धनिले छुट्टै ग्राहक पहिचान फारम भर्नुहोला । (Note: Please fill up a separate KYC form for the beneficial owner)**

**नोट: विगत ५ वर्षमा उच्च पदस्थ व्यक्ति वा सोसंग सम्बन्धित हुनुहुन्थ्यो भने पनि हो मा चिन्ह लगाउनुहोस् । ( Note: Please mark in "Yes" if you were PEP or associated with the PEP in past five years.)**

के तपाईं उच्च पदस्थ व्यक्ति हो वा सोसंग सम्बन्धित हुनुहुन्छ ?  हो  होईन  
Are you a PEPs or associated with the PEPs?  Yes  No

यदि उच्च पदस्थ व्यक्ति हो भने उपयुक्त कोष्ठमा चिन्ह लगाउनुहोस् ।  सरकारी कर्मचारी  राजनितिज्ञ  
If you are a PEP, please tick in correct field.  Civil Servant  Politician

**कृपया उच्च पदस्थ व्यक्तिले अनिवार्य रूपमा बिस्तृत ग्राहक पहिचान फारम भर्नुहोला । (Note: Please fill up a separate enhanced due diligence form for the PEP customers.)**

के तपाईंले विगतमा कनै अपराधमा सजाय भोग्नुभएको छ वा जरिवाना तिर्नुभएको छ?  छ  छैन  
Have you ever been convicted for any criminal offences /fined for such offences according to laws?  Yes  No

## फरेन एकाउन्ट ट्याक्स कम्प्लायन्स एक्ट सम्बन्धी विवरण (FATCA Information)

तल उल्लेखित प्रश्नहरूको उपयुक्त कोष्ठमा चिन्ह लगाउनुहोस् । (Please Tick in the appropriate box below.)

के तपाईं संयुक्त राज्य अमेरिकाको बासिन्दा हुनुहुन्छ ?  हो  होईन  
Are you a US Resident?  Yes  No

के तपाईं अमेरिकाको नागरिक हुनुहुन्छ ?  हो  होईन  
Are you a US Citizen?  Yes  No

के तपाईं अमेरिकाको ग्रीन कार्ड प्राप्त व्यक्ति हुनुहुन्छ ?  छ  छैन  
Are you a US Green Card Holder?  Yes  No

## बैंकिङ्ग जानकारी (Banking Information)

के तपाईं तथा तपाईंको परिवार वा संलग्न रहेको व्यवसायको यस बैंकमा खाता छ ?  छ  छैन  
Do you/ your/family member/your business have account in this bank?  Yes  No

यदि छ भने खाताको नाम .....

If yes, please mention Account Name .....

खाता नं.....

Account No.....

के तपाईंको अन्य बैंकमा खाता छ ?  छ  छैन  
Do you have account in other banks?  Yes  No


यदि छ भने, (If yes, please mention)

बैंकको नाम (Bank Name)	खाता नं. (Account No)

## ठेगाना पुष्टि हुने कागजातहरू (Address Verifying Documents)

<input type="checkbox"/> बत्तीको बिल Electricity Bill	<input type="checkbox"/> खानेपानीको बिल Latest Water Bill	<input type="checkbox"/> टेलिफोनको बिल Latest Telephone Bill	<input type="checkbox"/> राष्ट्रिय परिचय पत्र National ID Card
<input type="checkbox"/> निर्वाचन परिचयपत्र Voter's ID Card	<input type="checkbox"/> पासपोर्ट Passport	<input type="checkbox"/> अन्य, कृपया खुलाउनुहोस्..... Other Please Specify .....	

## हालको बसोबासको नक्सा (Location of current Resident)

  
उत्तर  
North

नोट: नजिकको प्रसिद्ध स्थान उल्लेख गर्नुहोस् र सो स्थानबाट हाल बसोबास गरेको ठाउँको अनुमानित दुरी र दिशा उल्लेख गर्नुहोस्। (Please mention the nearest landmark and appropriate distance and direction from the landmark of the current resident)

## ईच्छाएको व्यक्ति (Nominee/s)

राष्ट्रिय बाणिज्य बैंकमा मेरो नाममा ..... रहेको खाता नं.....मा  
मेरो शेष पछि बाँकि रहेको सम्पूर्ण रकम प्राप्त गर्न निम्न व्यहोरा भएका व्यक्तिलाई ईच्छाएको अनुरोध गर्दछु।  
(I..... maintaining Account No..... with your Bank,  
hereby give details of the nominee/s to receive the sum of amount which may be due to me from Rastriya Banijya  
Bank Limited in the event when I pass away.



श्रीमान/श्रीमती/सुश्री/अन्य..... म संगको नाता.....मा  
Mr./Mrs./Miss/Other Relation to me  
..... को छोरा/छोरा/ श्रीमती जन्म मिति.....  
Son/Wife/Daughter of Date of Birth  
उमेर..... नागरिकता/पासपोर्ट नं..... जारी गर्ने निकाय र स्थान.....  
Age Citizenship Certificate/PP No. Issuing Authority & Place  
स्थायी ठेगाना:.....  
Permanent Address:  
सम्पर्क ठेगाना:.....  
Contact address:  
फोन नं:..... मोबाइल नं:..... ईमेल:..... पो.बक्स नं.....  
Telephone No Mobile No email P.O. Box No.

## ईच्छाएको व्यक्ति नाबालक भएमा (In case the nominee is minor):

जन्म दर्ता प्रमाणपत्र नं. (Birth Registration Certificate No.) ..... जारी गर्ने निकाय (Issuing Authority).....  
जारी मिति (Issued Date).....

माथि उल्लेखित मैले इच्छाएको व्यक्ति नाबालक छँदा मेरो मृत्यु भएमा म निम्न व्यक्तिलाई उल्लेखित इच्छाएको व्यक्तिको तर्फबाट मेरो खातामा रहेको रकम कानुन बमोजिम प्राप्त गर्न नियुक्त गर्दछु। (In the event when I pass away, during the minority of the above nominees, I appoint):

श्रीमान/श्रीमती/सुश्री/अन्य..... म संगको नाता.....मा  
Mr./Mrs./Miss/Other Relation to me

..... को छोरा/छोरा/ श्रीमती जन्म मिति.....  
Son/Wife/Daughter of Date of Birth

उमेर..... नागरिकता/पासपोर्ट नं..... जारी गरेको स्थान.....  
Age Citizenship Certificate/PP No. Place of issue

स्थायी ठेगाना:.....  
Permanent Address:

सम्पर्क ठेगाना:.....  
Contact address:

फोन नं:..... मोबाइल नं:..... ईमेल:..... पो.बक्स नं.....  
Telephone No Mobile No email P.O. Box No.

मेरो सम्पूर्ण रकम मेरो शेष पछि मैले इच्छाएको व्यक्तिको प्रतिनिधित्व गरी लिनको लागि। (To receive all of the amount due to me on behalf of the nominee /s)

खातावालाको दस्तखत (Signature of Account holder)

## मैले/हामीले देहाय बमोजिमका कागजातहरू सलंगन गरेको छु/ छौं । (I/We have attached herewith the following documents)

- हालसालै खिचिएको पासपोर्ट साईजको फोटो (Latest Passport size photograph)
- नागरिकताको प्रमाणित छविचित्र (Verified copy of the citizenship certificate)
- विदेशी नागरिकको हकमा म्याद ननाघेको भिसा सहितको वैध राहदानीको प्रमाणित छविचित्र (In case of foreign nationals, verified copy of valid passport)
- सरकारी कर्मचारीको हकमा नेपाल सरकार वा मातहतको निकायद्वारा जारी गरिएको परिचय पत्रको प्रमाणित छविचित्र (In case of civil servant, verified copy of the identification card issued by Nepal Government or Concerned Authority)
- गैर आवसीय नेपालीको हकमा नेपाल सरकारको सम्बन्धित निकायद्वारा जारी गरिएको परिचयपत्रको प्रमाणित छविचित्र (In case of non Nepali resident, verified copy of the identification card issued by concerned authority of Nepal Government)
- जन्मदर्ता प्रमाणपत्र (Birth Registration certificate)
- भारतीय नागरिकको हकमा भारतीय राजदुतावासको सिफारिश पत्र (In case of Indian Citizen with no passport, recommendation letter issued by Indian Embassy)
- शरणार्थीको हकमा नेपाल सरकार वा आधिकारिक निकायले दिएको परिचय पत्रको छविचित्र (In case of refugee, copy of the identification card issued by Nepal Government or concerned authority)
- अन्य कागजातहरू (Other Documents): .....

## स्पष्टिकरण (Clarification)

- नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका कार्यालय वा निकायहरू, विशेष ऐन अन्तर्गत स्थापित निकाय, नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, संयुक्त राष्ट्र संघ र सो अन्तर्गतका कार्यालय तथा विशिष्टिकृत निकाय एवं अन्तर्राष्ट्रिय संस्थाहरू र विदेशी राजदुतावासहरूको हकमा खाता संचालकहरूको मात्र व्यक्तिगत विवरण पेश गर्न लगाइ खाता खोल्न सकिने छ । (In case of Government of Nepal, Offices of Government of Nepal, Government Entities, Entities established under special acts, organization under the ownership of Government, Bank and Financial institutions listed by Nepal Rastra Bank, United Nations and its offices, special entities, International organizations and foreign embassies, accounts can be opened only by providing personal details and documents of account operators).
- घर नं., टेलिफोन नं., मोबाइल नं., इमेल ठेगाना, पासपोर्ट, पेशा व्यवसाय, स्थायी लेखा नम्बर जस्ता विवरणहरू नभएका निवेदकको हकमा त्यस्ता विवरण उल्लेख गर्न अनिवार्य हुने छैन । तर सो विवरणहरू आफुसंग नरहेको व्यहोराको स्वघोषणा गराउनु पर्ने छ । (It is not mandatory to provide the information about house number, telephone no., mobile number, email address, passport number, and occupation/business, PAN number in case the customers do not have such facilities/information but not having such information/facilities should be declared in account opening form).
- वृहत/परिष्कृत ग्राहक पहिचान पद्धति (Enhanced CDD) अपनाउनु पर्ने ग्राहकहरूको हकमा भने एकाघर परिवारका जीवित सदस्यहरूको नागरिताको प्र.प.को छविचित्र अनिवार्य रूपमा लिनु पर्नेछ । (In the cases where enhanced customer due diligence is applicable, citizenship copies of all alive members of undivided family should be provided).
- यस बैंकले आवश्यक ठानेका अन्य विवरण तथा कागजातहरू ग्राहक संग लिन सक्नेछ । (The Bank can ask for additional information and documents from customers if needed).

.....

खातावालाको दस्तखत/ Signature of Account holder

मिति/Date

## खाता संचालन सम्बन्धी शर्त तथा बन्देजहरू (Terms & Conditions for Account Operation)

१. प्रत्येक बैंक खाताका लागि एउटा छुट्टै खाता नम्बर दिइने छ । खाता सम्बन्धी कुनै किसिमको लेखापढी गर्दा र रकम जम्मा गर्दा सो खाता नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । A distinctive account number is allotted to each bank account which should be quoted in all correspondences relating to all the account as well as at the time of deposits.
२. बैंकद्वारा जारी गरिएको चेक तथा कार्डहरू खातावाला(हरू) का सम्पत्ति हुन् र तिनलाई सदैव सुरक्षित राख्नु खातावालाको नै जिम्मेवारी हुनेछ । यी कागजातहरू चोरी भए वा हराएमा बैंकलाई तत्काल खबर गर्नुका साथै लिखित जानकारी समेत दिनुपर्नेछ । जारी गरिएको कुनै चेकको भुक्तानी रोक्का गर्न खातावालाले निर्देशन नदिएको अवस्थामा वा दिएको निर्देशन पालनाका लागि पर्याप्त समय नभई भुक्तानी हुन गएमा बैंक जवाफदेही हुने छैन । Cheques / Cards issued by bank are the property of account holder(s) and it is their responsibility to keep them in safe custody at all times. The account holder(s) should immediately notify the bank and give a written request if such instrument is stolen or lost. The bank will not be liable for any loss due to payment of lost or stolen instrument if the payment is made prior to receipt of such instruction or unless bank has sufficient time available to act on the request.
३. चेकमा गरिने दस्तखत बैंकलाई दिएको दस्तखत नमूना बमोजिम हुनुपर्छ र चेकमा केही हेरफेर गरिएमा पूरा दस्तखतद्वारा त्यसलाई प्रमाणित गर्नुपर्नेछ । Cheque should be signed as per the specimen signature(s) supplied to the Bank and any alternation in the cheque must be authenticated by the drawer's full signature
४. पछिल्लो मितिको वा म्याद गुज्रको वा केरमेट गरिएको चेकको भुक्तानी गरिने छैन । भुक्तानीका लागि प्रस्तुत गरिएको मिति भन्दा ६ महिना अघिको मिति भएको चेकलाई म्याद गुज्रको र भविष्यको मिति उल्लेख भएको चेकलाई पछिल्लो मितिको चेक मानिने छ । Post dated/Stale cheques and mutilated cheques shall not be honored. Cheque bearing a date six months before the date of presentation is considered as stale cheque and future dated cheque is considered as post dated cheque.
५. ग्राहकहरूको खातामा गरिने जम्मा वा खर्च रकमलाई अभिलेख गर्ने कुरामा बैंकले पूरा ध्यान दिनेछ । कारणवश कुनै गल्ती भएको खण्डमा बिना सूचना खाता समायोजन गरी सच्याउने र खातावाला संग लिन बाँकी रकम असुल गर्ने अधिकार बैंकलाई हुनेछ । The bank shall take due care to ensure that credit and debit entries are correctly recorded in the accounts. In case of any error, the Bank shall be within its rights to make the correct adjusting entries without notice and recover any amount due from the account holder(s).
६. खातावालाको ठेगाना अथवा संचालनमा कुनै परिवर्तन भएमा त्यसको जानकारी तत्काल बैंकलाई दिनु पर्नेछ । Any change in the address or account operators should be immediately communicated to the bank.
७. खाता खोल्न दिएको निवेदनको आधारमा मात्र खाता खोल्न बैंक वाध्य हुने छैन । कुनै खाता सन्तोषजनक रूपमा संचालन भइरहेको छैन भन्ने बैंकलाई लागेमा बिना पूर्वसूचना खाता रोक्का गर्ने अधिकार बैंकसंग रहने छ र सो को कारणवारे खातावालालाई स्पष्टिकरण दिन बैंक वाध्य हुने छैन । It's the Bank's Prerogative to accept or reject any request for opening of

accounts. The Bank further reserves the right to block any account without prior notice if in its opinion the account is not operating satisfactorily and it will not be incumbent on the bank to disclose reasons therefor

८. अन्यथा सम्झौता भएको अवस्थामा बाहेक दुई वा दुई भन्दा बढी व्यक्तिको नाममा रहेको कुनै खाताको रकम तीमध्ये कुनै व्यक्तिको मृत्यु भएमा जीवित खाता संचालक र मृत्यु भएका संचालकको कानुनी हकवालाहरुलाई बराबरी हिस्सावले भुक्तानी गरिने छ । In the absence of a contract to the contrary which has been brought to the notice of the bank by all operators of the joint account, on the death of one or more of them, the balance in the account shall be payable equally to the survivor(s) and legal heir of the deceased.
९. खातावालाले चाहेको बखतमा खाताको विवरण उपलब्ध गराइने छ । खातावालाको आधिकारिक दस्तखतको आधारमा मात्र अरु कुनै व्यक्तिलाई खाता सम्बन्धी विवरण दिइने छ । बैंकद्वारा जारी गरिएको विवरण अन्यथा भएमा लिखित कारण समेत १५ दिन भित्र बैंकलाई जानकारी दिनु पर्नेछ । त्यस्ता कुनै जानकारी प्राप्त नभएमा सो विवरण दुरुस्त भएको मानिने छ । Statement of account shall be provided on demand. Statement to the agent of account holder(s) shall be provided only after obtaining authority from the authority from the authorized signatories. Periodic statements of account shall be considered correct unless the bank receives verified submission to the contrary in writing acceptable to the bank form the customer within fifteen (15) days from the receipt of the statement.
१०. ६ महिना वा सो भन्दा बढी खर्च कारोबार नभएको खातालाई निष्क्रिय खाता मानिने छ । यस्तो खातालाई सक्रिय गराउनु खाता संचालक स्वयं बैंकमा उपस्थित हुनु पर्नेछ वा बैंकलाई लिखित अनुरोध गर्नुपर्नेछ । If there is no debit transaction in the account for a period of six months or above the account shall become dormant. The account operator(s) shall be required to be present in the person or make a written request to the Bank to reactivate account.
११. खातावालाको आधिकारिक दस्तखत सहितको मन्जुरीनामा भएमा मात्र तोकिएको व्यक्तिलाई निजको परिचयपत्रको आधारमा चेकबुक हस्तान्तरण गरिने छ । Cheque book will be delivered to third party only upon the submission of authorization letter and identity documents of the receiver
१२. खातामा मौज्जात नभएको अवस्थामा खातावालाले चेक काटेको खण्डमा नेपाल राष्ट्र बैंकको परिपत्र अनुसार कालो सूचीमा समेत सूचीकृत गर्न सकिने छ । The account holders shall not draw cheques without sufficient balance in the account. In this condition the account holders can be black listed as per rules and regulation of Nepal Rastra Bank.
१३. खाता बन्द गर्नका लागि प्रयोग नगरिएको चेकबुक तथा कार्डहरु सहित लिखित निवेदन दिनुपर्नेछ । Account holder(s) can close account by giving written account closing request along with the submission of unused cheques and cards provided by the Bank in relation to the account
१४. शून्य मौज्जात बाहेकका खातामा ६ महिना भन्दा बढी शून्य मौज्जात रहेमा र संचालनको कुनै औचित्य बैंकले नदेखेमा खाता बन्द गर्न सकिने छ । Account other than zero balance accounts may be closed if they carry nil balance for more than 6 months and there appears to be no apparent reason to continue maintaining the same.
१५. ग्राहकहरुले आफूले बुझिलिएको रकम ठीक भए नभएको पुष्टि गरेर मात्र काउन्टरबाट जान अनुरोध गरिन्छ । नगद भुक्तानी लिदाको अवस्थामा काउन्टरमा सूचना गरिएको स्थितिमा बाहेक अन्य अवस्थामा कम भुक्तानी पाएको सम्बन्धमा सुनुवाई हुने छैन । Customers are advised to count their cash withdrawn before leaving the counter. The Bank shall not be held responsible for any shortages not brought to the notice of the Bank during cash withdrawal at the Bank's counter.
१६. बैंकको विद्यमान शुल्क तालिका अनुसार खाताहरुमा कमिशन र/वा सेवा शुल्कहरु लगाइने छ । The accounts will be subjected to commission(s) and/or service charge(s) for the services availed from the Bank as per the Banks prevailing schedule of charges.
१७. खाताका दस्तखतकर्ता मध्ये कसैबाट विवादास्पद निर्देशन जारी भएमा विवाद सम्बन्धी सन्तोषजनक परिणाम नआएसम्म बैंकले खाता संचालन रोक्का गर्न सक्ने छ । If conflicting instructions are issued by any of the signatories, the Bank may stop the operation of the account until the dispute is resolved to the satisfaction of the Bank.
१८. दुरसंचार वा कम्प्युटर प्रविधिमा भएका प्राविधिक गडबडीहरु वा बैंकको क्षमता बाहिरको कुनै प्रकोपबाट उत्पन्न परिस्थितिका कारण खातावाला(हरु) लाई पर्न जाने नोकसान वा क्षतिप्रति बैंक कुनै पनि किसिमले जिम्मेवार हुने छैन । The Bank shall have no liability for loss or damage incurred to the account holder(s) in the event of any failure, interruption or delay in performance of any instruction resulting from break down, failure or malfunction of any telecommunication or computer system or from any circumstances resulting from natural calamities whatsoever not reasonably under the Bank's control.
१९. खाताको गोप्यता कायम राख्न बैंकले सक्दो प्रयास गर्नेछ । तथापि प्रचलित कानून बमोजिम कुनै जांच अधिकारी वा सरकारी अधिकारीले मागेको अवस्थामा बैंकले खाता सम्बन्धि आवश्यक सूचना सम्बन्धित निकायलाई उपलब्ध गराउनु सक्नेछ । The Bank shall make endeavors to preserve the secrecy of the account. Nevertheless the Bank shall disclose any information as required by any investigating or government authority provided the Bank believes it is obliged to release such information.
२०. खाताको जानकारी टेलिफोनको माध्यमबाट दिइने छैन । Customer account information will not be provided through the telephone.
२१. नाबालकको नाममा खोलेको खाताको हकमा अभिभावक वा नाबालक स्वयमले वालिग भएको लिखित जानकारी बैंकलाई नदिएसम्म खाता खोल्दाका बखत खाता खोल्ने फारममा उल्लेखित अभिभावकले दिएको निर्देशन अनुसार बैंकले कार्य गर्नेछ । In respect of accounts opened in the name of minors, the Bank shall be entitled to act on the instructions received from the guardians named on the account opening form, until such time the Bank receives written intimation from the guardian or the minor himself/herself regarding attaining majority.
२२. खातावालको मृत्यु भएको आवश्यक प्रमाणित कागजात सहित त्यसको लिखित जानकारी बैंकलाई प्राप्त हुनु अगाडि खातामा भएको कारोबारबाट हुन गएको क्षतिप्रति बैंक जिम्मेवार हुने छैन । The Bank shall not be liable for any loss resulting from dealing in the account in the event of death of authorized signatory(s) unless and until the Bank has received written information of any such event along with such documents as required by the Bank.
२३. ब्याजको गणना गर्दा खातामा रहेको दैनिक मौज्जातलाई आधार मानिने छ र नेपाली पात्रो अनुसार प्रत्येक ३ महिना (असार मसान्त, आश्विन मसान्त, पुष मसान्त, र चैत्र मसान्त) मा खातामा ब्याज जम्मा गरिने छ । यस्तो ब्याजमा सरकारद्वारा निर्धारित कर तथा अन्य शुल्कहरु लाग्ने छ । Interest will be calculated on daily basis, and credited to the depositor's saving account as per the Nepali calendar on quarterly basis. Interest payment is subject to applicable taxes and charges.
२४. खातावाला (हरु) ले आफ्नो खातामा बैंकले समय समयमा निर्धारण गरे अनुसारको न्यूनतम रकम राख्नु पर्नेछ । न्यूनतम मौज्जातबाट तल हुनेगरी बैंक भुक्तानी गर्न बाध्य हुने छैन । The account holder must maintain the prescribed minimum balance as set by the Bank from time to time. Bank will not be compelled for making payments below the minimum balance.
२५. संयुक्त राज्य अमेरिकी व्यक्तिको हकमा संयुक्त राज्य अमेरिकाको आन्तरिक राजस्व सेवामा Foreign Account Tax Compliance Act बमोजिम मेरो/हाम्रो विवरण उपलब्ध गराएमा मेरो/हाम्रो मंजुरी छ । The Bank reserves the right to provide details of account to United States IRS, in case of U.S person as per FATCA (Foreign Account Tax Compliance Act) without prior consent of the account holder.
२६. माथि उल्लेखित व्यवस्था तथा शर्तहरुलाई विना पूर्व सूचना हेरफेर गर्ने अधिकार बैंकसंग सुरक्षित रहेको छ र त्यसरी हेरफेर वा थप गरिएका शर्तहरु खातावाला (हरु) का लागि तत्काल लागू हुनेछ । मैले/हामीले माथि उल्लेखित शर्त तथा बन्देजहरु पढे/पढ्यौं । म/हामी उल्लेखित शर्त तथा बन्देज अनुसार गर्न मंजुर गर्दछु/गर्दछौं । The Bank reserves the right to alter any or all the terms and conditions specified above without prior notice and such altered or additional rules shall thereafter be deemed to be binding to all account holder(s).

खातावालाको दस्तखत (Signature of Account Holder):.....

स्थान (Place):.....

मिति (Date) .....

औंठाको छाप (Thumb Prints)	

दायाँ (Right)

बायाँ (Left)

## स्वघोषणा तथा स्वीकृति (Self Declaration or Acknowledgement)

माथि उल्लेखित सम्पूर्ण विवरणहरु मैले/हामीले जाने बुझेसम्म पूर्ण सांचो र सत्य छन् भन्ने घोषणा गर्दछु/गर्दछौं । माथि उल्लेखित विवरणहरुमा कुनै सो धपुछ गर्नु परेमा म हामी राष्ट्रिय वाणिज्य बैंकलाई अख्तियारी प्रदान गर्दछु/गर्दछौं । खाता सम्बन्धमा बैंकले माथि उल्लेखित ठेगानामा गरेका सबै पत्राचारहरु म हामीले ठेगाना परिवर्तनको अर्को लिखित जानकारी नदिए सम्म बैध तथा मान्य हुनेछन् । साथै उल्लेखित विवरणहरुमा कुनै परिवर्तन भएमा सोको जानकारी ३०-तीस) दिन भित्र बैंकलाई उपलब्ध गराउनु मन्जुर गर्दछु र उक्त विवरण अद्यावधिक नगराएको कारणले हुने कुनै किसिमको हानी नोक्सानी प्रति बैंक जवाफदेही हुनेछैन । (खातावालाले प्रमाणिकरणका लागि सक्कल कागजातहरु पेश गर्नुपर्नेछ ।) (I/We hereby declare that the information furnished above is true and correct to the best of my knowledge. I/we hereby delegate authority to the bank if the bank is required to enquire the information provided above. The address provided is valid for any account related contact until I/we provide any written notification to the bank and I/we hereby agree to notify the bank and furnish documents within 30 days in case of any changes in the above details and the bank shall not be held liable for any consequences arising out of the same.) (Applicant must present the original documents for the purpose of verification by the bank.)

खातावालालेको दस्तखत (Signature of Account holder)

मिति (Date):

## बैंक प्रयोजनको लागि मात्र (Only For Bank Use)

A/C Title:.....

A/C No.:.....

Client Code:.....

Screening ID.....

Risk category of customer:  High Risk  Medium Risk  Low Risk

Detail of Category.....

Created By:.....

Approved By:.....

Signature: .....

Signature:.....

Name:.....

Name:.....

Date:.....

Date:.....

Employee No.....

Employee No.....